

कर्जन्हा नगरपालिका चौपाया संरक्षण तथा व्यवस्थापन ऐन २०७७

प्रस्तावना:

कर्जन्हा नगरपालिकाक्षेत्र भित्र छाडा चौपायाहरु अव्यवस्थित रूपमा छाडिनु हुदैन । छाडा चौपायाका कारण विशेषगरी कुकुरले मानिसलाई टोक्ने र रेविज लगायतका रोगहरु समेत लाग्ने सम्भावना हुने गर्दछ । साथै छाडा चौपायाका कारण कतिपय कृषकहरुको बाली नष्ट गरिदिने र बजारको सौन्दर्यतामा समेत असर पूर्याउने सम्भावना हुने गर्दछ । छाडा चौपायाका कारण सवारी दुर्घटना हुने र मानिस घाइते हुने तथा अकालमा ज्यानै जाने सम्मको खतरा हुने गर्दछ । तसर्थ कसैले पनि चौपायालाई जथाभावी छोड्नु हुदैन । यस्तो अवस्थामा नगरपालिकाले छाडा चौपाया संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, कर्जन्हा नगरसभाले नेपालकोसंविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिमयो ऐन बनाएको छ ।

परिच्छेद १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- (१) यस कार्यऐनको नाम “नगरपालिकाको चौपाया संरक्षण तथा व्यवस्थापन ऐन, २०७७” रहेकोछ ।
- (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,-

- (क) प्रमुख भन्नाले नगरपालिकाको प्रमुख सम्फनुपर्छ ।
- (ख) धरधनी भन्नाले छाडा चौपायाको धनी वा मालिकलाई सम्फनु पर्छ ।
- (ग) क्षतिपूर्ति भन्नाले छाडा चौपायाका कारण हुने हानी नोक्सानीको वदलामा तिर्नुपर्ने जरिवानालाई जनाउँछ ।
- (घ) कार्यपालिका भन्नाले कर्जन्हा नगर कार्यपालिका सम्फनुपर्छ ।

- (ङ) हानी नोक्सानी भन्नाले छाडा चौपायाका कारण हुने क्षतिलाई सम्फनु पर्छ ।
- (च) कृषक भन्नाले यस ऐनको प्रयोजनका लागि कसैको जग्गा करारमा लिई वा आफ्नै जग्गामा व्यावसायिक कृषि खेती गर्ने कृषक, कृषक समूह, कृषि व्यवसायी, कृषि फर्म र कृषि सहकारी समेतलाई सम्फनु पर्छ ।
- (छ) कृषि भन्नाले अनुसूची (१) मा उल्लेख भए बमोजिमकाविषयसँग सम्बन्धित कृषिलाई सम्फनु पर्दछ र सो शब्दले व्यावसायिक कृषिलाई समेत जनाउँछ ।
- (ज) कृषि फार्म भन्नाले व्यावसायिक प्रयोजनको लागि अनुसूची (१) बमोजिमका बाली उत्पादनका लागि सञ्चालन गरिएको कृषि फार्म सम्फनु पर्छ ।
- (झ) कृषि बजार भन्नाले कृषि उपजको ग्रेडिङ, प्याकेजिङ, ढुवानी, भण्डारण, वितरण तथा कृषि उपजको विक्री वितरण गर्ने कृषि बजार सम्फनु पर्छ ।
- (अ) कृषि वस्तु भन्नाले कृषकले कुनै बोट विरुवा वा जीवजन्तुबाट उत्पादन गरेको उपभोग्य कृषि वस्तु सम्फनु पर्छ ।
- (ट) नगरपालिका भन्नाले कर्जन्हा नगरपालिका सम्फनु पर्छ ।
- (ठ) तोकिएको वा तोकिए बमोजिम भन्नाले यस ऐन बमोजिम बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्फनु पर्छ ।
- (ड) प्रमुख प्रशासकीय अधिकृत भन्नालेकर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्फनुपर्छ ।
- (ढ) मन्त्रालय भन्नाले संघ तथा प्रदेशको कृषि क्षेत्र हेतै मन्त्रालयलाई सम्फनु पर्दछ ।
- (ण) वडा भन्नाले कर्जन्हा नगरपालिकाको वडासम्फनुपर्छ ।
- (त) समिति भन्नाले यस ऐनको दफा ५ बमोजिम गठन भएको कृषि बजार सञ्चालन तथा व्यवस्थापन समिति सम्फनु पर्छ ।
- (थ) सभा भन्नाले कर्जन्हा नगरसभालाई सम्फनुपर्छ ।

- (द) संकलन केन्द्र भन्नाले कृषकहरुले दोस्रो बजारमा विक्री गर्ने उद्देश्यले कृषि उपज संकलन गरेर विक्रेतालाई विक्री गर्नेसंकलन केन्द्रलाई सम्झनु पर्छ ।
- (ध) हाट-बजार भन्नाले कृषि उपज लगायत अन्य स्थानीय उत्पादन विक्री गर्ने उद्देश्यले स्थानीय तहबाट स्वीकृत लिई संचालन भएको हाट बजारलाई सम्झनु पर्छ ।
- (न) छाडा चौपाया: भन्नाले स्थानीयले कमितमा एक हप्तासम्म खरिद गरी वा स्वतस्फुर्त रूपमा आफ्नो रेखदेख, नियन्त्रण वा सम्पर्कमा रहको र खुल्ला रूपमा छोडी सार्वजनिक रूपमा छोडिएको गाई, भैसी, राँगा, गोरु, कुकुर, हाती, बाखा, घोडा वा अन्य घरपालुवा जनावरलाई चौपाया भनी सम्झनु पर्दछ ।

परिच्छेद २

छाडा चौपाया सम्बन्धि व्यवस्था

३

- (१) नगरपालिकाले आफ्नो क्षेत्रभित्रको कुनै पनि स्थानमा छाडा चौपाया छोडेको अवस्थामा कारबाही वा जरिवाना गर्न सक्नेछ ।
- (२) घरघनीले आफ्नो नियन्त्रणमा राखी चराउन वा डुलालउन भने सक्नेछ । तर उसको कारण कसैको पनि हानी नोक्सानी हुने, असर पर्ने र वातावरण विग्रने हुनुहुँदैन ।

४.

छाडा चौपायाको वर्गीकरण

- (१) यस ऐनको दफा ३बमोजिम छाडा चौपाया भन्नाले देहाय बमोजिमको हुनेछ :-
- (क) गाई भैसी,
 - (ख) राँगा भैसी,
 - (ग) खसी बाखा,
 - (घ) कुकुर कुकुर्नी
 - (ङ) हाती, घोडा
 - (च) विविध
- (२) उपदफा (१) बमोजिमको छाडा चौपाया छोडे वापत जरिवाना वा क्षतिपूर्ति नगर सभाले तोके बमोजिम हुनेछ ।

- (३) छाडा चौपायाको दर्ता, नविकरण तथा स्वीकृति सञ्चालन सम्बन्धी अन्य व्यवस्था कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

५.

छाडा चौपाया संरक्षण तथा व्यवस्थापन समिति

- (१) यस ऐनको दफा (३) बमोजिम स्थापना भएको छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्नको लागि निम्न अनुसारको व्यवस्थापन समिति रहनेछ ।
- (२) छाडा चौपाया संरक्षण तथा व्यवस्थापन समिति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद ३

छाडा चौपाया संरक्षण तथा व्यवस्थापन सम्बन्धी व्यवस्था

६.

छाडा चौपाया संरक्षण तथा व्यवस्थापनसमिति

- (१) छाडा चौपायाको संरक्षण तथा व्यवस्थापनको कार्य गर्न कर्जन्हा नगरपालिकामाएक छाडा चौपाया संरक्षण तथा व्यवस्थापनसमिति रहनेछ ।
- (२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोमिजका सदस्यहरु रहने छन् :-
- (क) कर्जन्हा नगरपालिकाका उप प्रमुख – संयोजक ख)
 - नगर कार्यपालिकाको सदस्य दुई जना – सदस्य
 - (ग) प्रमुख प्रशासकीय अधिकृत – सदस्य
 - (घ) कृषि तथा पशु शाखा प्रमुख – सदस्य सचिव
- (३) समितिले सम्बन्धित क्षेत्रको विशेषज्ञ तथा अन्य व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
- (४) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (५) समितिले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यकता अनुसार विभिन्न उप-समितिहरु गठन गर्न सक्नेछ ।
- (६) समितिको सचिवालय नगरपालिकाको कृषि तथा पशु क्षेत्र हेर्ने विभाग, शाखामारहनेछ ।

७.

समितिको काम, कर्तव्य र अधिकार

यस ऐनमा अन्यत्र व्यवस्था भएदेखि वाहेक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) स्थानीयस्तरमा छाडा चौपाया संरक्षण तथा व्यवस्थापन छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक नीति तथायोजना तर्जुमा गर्ने,
- (ख) छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्न संघीय तथा प्रादेशिक निकायसँग समन्वय र सहकार्य गर्ने,
- (ग) छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,
- (घ) छाडा चौपाया संरक्षण तथा व्यवस्थापने सम्बन्धमा कार्यक्रम सञ्चालन गर्ने,
- (ड) छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक पर्ने सीप, प्रविधि तथा अन्य आवश्यक विषयको उचित व्यवस्था गर्न प्रवर्द्धनात्मक कार्यहरु गर्ने,
- (च) छाडा चौपाया संरक्षण तथा व्यवस्थापन कोषको सञ्चालन गर्ने,
- (छ) तोकिए बमोजिमको अन्य आवश्यक कार्यगर्ने ।

८. चौपाया दर्ता सम्बन्धि व्यवस्था

- (१) नगरपालिका भित्र कसैले पनि चौपाया पाल्नु परेमा नगरपालिकामा दर्ता गराउनु पर्नेछ ।
- (क) दर्ता शुल्क नगर सभाले तोके अनुसार हुनेछ ।
- (ख) हरेक वर्ष चौपायाको नविकरण गर्नुपर्नेछ ।
- (ग) चौपाया विकी वा खरिद विवरण नगरपालिकामा अभिलेख गराउनु पर्नेछ ।
- (घ) घरालुवा जनावरको रूपमा पालिएका कुकुर जस्ता चौपायालाई आवस्यक खोप र आहारको प्रवन्ध गर्ने दायित्व घरधनीको हुनेछ ।
- (ङ) आफ्नो घरमा पालिएको कुकुरको घाटीमा स्पष्ट देखिने गरी नगरपालिकाले तोकेको द्याग वा रिवन लागाई दिनुपर्नेछ ।

९. छाडा चौपायाबाट हुने हानी नोक्सानबो क्षतिपूर्ति सम्बन्धि व्यवस्था

- (१) नगरपालिका भित्र कसैले चौपाया छाडेको खण्डमा त्यसवाट हुने क्षतिको पूर्ति निम्न अनुसार हुनेछ ।
 - (क) छाडा चौपायाबाट भएको हानी नोक्सानीको मूल्यांकन गरी त्यसको क्षतिपूर्ति
 - (ख) वातावरणमा प्रभाव परेको खण्डमा समितिले तोके बमोजिमको जरिवाना
 - (ग) छाडा चौपायाका कारण सवारी दुर्घटना भएमा त्यसवाट हुने घाइतेको उपचार र सवारी साधनको क्षतिपूर्ति ।

परिच्छेद ४ विवाद समाधान

१०. विवादको समाधान

- (१) यस ऐन अन्तर्गत गरिएका छाडा चौपाया संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा पक्षहरूले आपसी वार्ताबाट त्यस्ता विवादहरूसमाधान गर्न सक्नेछन् ।
- (२) उपदफा (१) बमोजिम वार्ताबाट विवाद समाधान हुन नसकेमा पक्षहरूले प्रचलित कानुन बमोजिम स्थानीय न्यायिक समितिमा निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा स्थानीय न्यायिक समितिले पैंतीस दिन भित्र मेलमिलापको माध्यमबाट विवादको टुङ्गो लगाउनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम भएको विवादको टुङ्गो उपर चित्त नवुझनेपक्षले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
- (५) उपदफा (३) बमोजिम मेलमिलापबाट विवाद समाधान हुन नसकेमा पक्षहरूले प्रचलित कानुन बमोजिम मध्यस्थित सम्बन्धी कारवाही अगाडी बढाउन समेत सक्नेछन् ।

- (६) मध्यस्थता सम्बन्धी कारवाही अगाडी बढाउँदा मध्यस्थकर्ताको नाम करारमा नै उल्लेख भएकोमा सोही बमोजिम हुनेछ ।
- (७) उपदफा (६) बमोजिम करारमा नाम उल्लेख नभएकोमा पक्षहरूका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि वा स्थानीय तहबाट तोकिएका विषयविज्ञ वा मेलमिलापकर्तासहितको मध्यस्थता समितिको गठन गरिनेछ ।
- (८) उपदफा (७) बमोजिम मध्यस्थता चयनको लागि दुवै पक्षहरूबाट अनुरोध भई आएमा सम्बन्धित व्यक्ति वा कार्यालयले अनिवार्य रूपमा सात दिनभित्रमा लिखित सहमति वा असहमति दिनु पर्नेछ ।
- (९) मध्यस्थता समितिले उजुरी परेको सात दिनभित्र वार्ताद्वारा विवादको समाधान गर्नु पर्नेछ ।
- (१०) उपदफा (९) बमोजिम विवाद समाधान हुन नसकेमा सम्बन्धित पक्षलाई उजुरी उपर सात दिनको म्याद दिई प्रतिवाद गर्ने मौका दिनु पर्नेछ ।
- (११) उपदफा (१०) बमोजिमको समयावधिभित्र सम्बन्धित पक्षले प्रतिवाद गरी वा नगरी बसेमा सो व्यहोरा उल्लेख गरी मध्यस्थता समितिले थप सात दिनभित्रमा आफ्नो निर्णय दिनु पर्नेछ ।
- (१२) उपदफा (११) बमोजिम मध्यस्थता समितिद्वारा गरिएको निर्णय अन्तिम हुनेछ ।
- (१३) यस ऐन बमोजिम मध्यस्थता समितिद्वारा गरिएको निर्णय उपर चित्त नवुभन्ने पक्षले मध्यस्थता ऐन, २०५५ को म्यादभित्रै सम्बन्धित उच्च अदालतमा निवेदन दिन सक्नेछ ।
- (१४) मध्यस्थता समितिको अन्य कार्यविधि करारमा उल्लेख भएकोमा सोही बमोजिम र अन्यका हकमा मध्यस्थता समितिले तोके बमोजिम हुनेछ ।
- (१५) मध्यस्थकर्ताले पारिश्रमिक र सुविधा पक्षहरूबाट लिन सक्नेछन् ।

- २६. म्याद सम्बन्धमा**
यस ऐन बमोजिमको विवादमा पक्षको कावु वाहिरको परिस्थिति परी यस ऐनको दफा २५ को उपदफा (१०) बमोजिमको म्याद गुज्रन गएमा एक पटकलाई बढीमा पन्थ दिन म्याद थाम्न पाउनेछ ।
- २७. मध्यस्थता समितिको निर्णयको कार्यान्वयन**
- (१) मध्यस्थता समितिको निर्णय भएको सात दिनभित्रमा पक्षहरूले निर्णय कार्यान्वयन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम कुनै पक्षले तोकिएको समयमा निर्णयको कार्यान्वयन नगरेमा त्यस्तो निर्णयको कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालय र अन्य निकायको सहयोग लिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिमको कार्यालयले निर्णय कार्यान्वयन गर्ने सिलशिलामा सम्बन्धित पक्षको सम्पति वा कारोबार रोक्का राख्न, त्यस्तो सम्पति वा कारोबार रोक्का राखेकोमा फुकुवा गर्न लेखि पठाउन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम रोक्का वा फुकुवा गरिदिन अनुरोध भई आएमा सम्बन्धित मालपोत कार्यालय, वैंक वा वित्तीय संस्थाले त्यस्तो सम्पति वा कारोबारको रोक्का वा फुकुवा गर्नु पर्नेछ ।
- (५) मध्यस्थता सम्बन्धी विषयमा यस ऐनमा उल्लेखित विषयका हकमा यसै ऐन बमोजिम र अन्य विषयका हकमा मध्यस्थता ऐन, २०५५ बमोजिम हुनेछ ।
- २८. दण्ड सजाय**
- (१) कसैले यस ऐनको देहाय बमोजिम कसुर गरेमा देहाय बमोजिमको सजाय हुनेछः
- (क) दफा ३ र ४ विपरित चौपाया छाडा छोडेमा पाँच सय रुपयादेखि दश हजार रूपैयाँसम्म,
- (ख) मनासिव कारण वेगर दफा २८ को उपदफा (२) को कार्य नगरेमा वा गर्न इन्कार गरेमा त्यस्तो कार्यालयको मुख्य भई कार्य गर्ने अधिकारी वा त्यस्तो कार्य कुनै अधिकारीलाई प्रत्यायोजन

- गरिएकोमा त्यस्तो जिम्मेवारी प्राप्त अधिकारीलाई पाँच हजारदेखि दशहजार रूपैयाँसम्म,
- (ग) दफा २९ बमोजिम क्षतिपूर्ति भर्ने आदेश दिएकोमा लापरवाही पूर्वक त्यस्तो क्षतिपूर्ति नदिएमा त्यस्तो अटेर गर्नेलाई पाँच हजारदेखि वीस हजार रूपैयाँसम्म ।
- (घ) यस ऐन वा यस ऐन अन्तरगत बनेको नियमावली विपरित कुनै कार्य गरी त्यसबाट कसैको हानीनोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी निजबाट नै भराईनेछ ।

२९. बीमा सम्बन्धी व्यवस्था

- (१) यस ऐन बमोजिम गरिएको चौपायाको आधारमा विमा समितिले तोकेको प्रकृया पुरा गरी त्यस्तो बीमा कार्य गर्न अखिलयार पाएको विमा कम्पनीले विमा गर्नेछ ।
- (२) बीमा गर्ने प्रक्रियाका सम्बन्धमा बीमा समितिले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।
- (३) यस ऐन बमोजिम गरिने व्यावसायिक चौपाया सम्बन्धित निकायमा दर्ता हुनासाथ सोही मितिबाट लागू हुने गरी सम्बन्धित बीमा कम्पनीले बीमा गर्न सक्नेछ ।

३०. प्रचलित कानून बमोजिम हुन

यस ऐनमा लेखिएको विषयमा यसै ऐन बमोजिम र अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछ ।

३१. नियम बनाउन सक्ने

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक नियम, निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ ।

३२क. बचाऊ

यस ऐनको उद्देश्य तथा विषयक्षेत्रमा प्रचलित नेपाल कानून बमोजिम यस अधि भएका कार्यहरु यसै ऐन बमोजिम भएको मानिनेछ ।